



नेपाल सरकार
कृषि तथा पशुपन्ध्री विकास मन्त्रालय

जलवायु प्रकोप समुत्थान निर्माण आयोजना

(कृषि व्यवस्थापन सूचना प्रणाली)

हरिहरभवन, पुल्चोक, ललितपुर, नेपाल

फोन: ९७७-१-५५२४२२३०, ५५२९८८७

Email: ppcr.amis@gmail.com, Website: www.namis.gov.np



एकिकृत बाली पात्रो - गोलमेंडा खेती (Integrated Crop Calendar - Tomato)

महिना	वैशाख	जेष्ठ	आषाढ	श्रावण	भाद्र	आश्विन	कार्तिक	मसिर	पुष	माघ	फाल्गुन	चैत्र
हप्ता	१ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४ १ २ ३	४ १ २ ३ ४
मौसम												



नर्सरी तथा बेर्ना



बेर्ना सारेपछिको कलिलो बिरुवा



गोडमेल, मलखाद, सिचाई र थाँक्रा व्यवस्थापन



गोलमेंडाको हरियो फल



टिप्प लायक गोलमेंडा

मुख्य जातहरू:

मौसमी जात स्वयंसेचित: पुसा रुबी, पुसा अर्ली डिवार्फ, रोमा, मनप्रेक्स

बेमौसमी जात स्वयंसेचित: लप्सीगढे, बारी_५, एच.आर.डी. १, एच.आर.डी. ७, सी.एल.११३१

वर्षासंकर जातहरू : सूजना, विशेष, मनिषा, नविन, वैशाली, रुपाली, रस्मी आदि।



बीउ दर र बेर्ना रोज़े: १० ग्राम बीउ वा १५०० बेर्ना प्रति रोपनी चाहिन्छ। बेर्ना सार्दा बेलुकीपख सार्नुपर्दछ र ब्याडमा बेर्नाको जति भाग माटोले छोपेको हुन्छ त्यति भाग मात्र माटोले पुनर्पर्दछ।

विवरण	बेर्ना सार्ने दुरी (से.मि.)		डयाङ्ग र कुलेसाको साइज (से.मि.)	
	हार-हार	बोट-बोट	डयाङ्गको चौडाई	कुलेसाको चौडाई
थाँक्रो नदिने	७५	७५	१२५	३०
थाँक्रो दिने	८०	६०	१००	३०

गरी जम्मा ३ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा ३-४ पटक छन्।



ग) ओइलाउने रोग: रोगको शुरुमा मुन्टोबाट बोट ओइलाउन शुरू हुन्छ र बोट सर्लक्क ओइलिएको देखिन्छ।

रोकथाम: गोलमेंडा परिवारको बाहेक अन्य बालीसँग घुम्ती बाली लगाउने, बीउलाई बेमिट्टन २.५ ग्राम प्रति १ के.जी. बीउका दरले उपचारगरी लगाउने।

घ) पात घुम्ने रोग: यो रोग गोलमेंडाको लागि अति खतरनाक छ। पात बटारिएको र फूल वा फल नलागी बिरुवा ठिङ्गाएको देखिन्छ।

रोकथाम : यो रोग कीराबाट सर्ने हुनाले रोगर विषादि १-२ मि.लि./लिटर पानीमा मिसाई छन्।

१५. गोलमेंडा फलमा देखिएका विकृति र तिनको व्यवस्थापन:

फल फुट्ने: वार्षायाममा फलहरू फुट्ने गर्दछन्।

वर्षा पछिको लामो सुख्खाको समयमा धेरै फलहरू फुट्दछन्। यसको रोकथाम नियमित सिंचाई गरेर फल नफुट्ने जातहरू लगाएर पुरा पाक्नु अगाडि फल टिपेर र जमिनको तयारी गर्न अवस्थामा ५००-७०० ग्राम बोरेक्स प्रति रोपनी जमिनमा मिलाएर गर्न सकिन्छ।



फलको टुप्पा कुहिने: यसको कारण चिस्यानको निकै कमि हुनु माटोमा क्यालिस्यमको कमि हुनु माटोमा धेरै चिस्यान हुनु वा कुनै एक वा सबै कारणले बोटलाई क्यालिस्यम उपलब्ध हुन नसक्नु हो।

फल रितो हुने: बीउ रहने थेलीहरू गुदी, जेली पदार्थ र बीउले भरिएको हुँदैनन्। फलको बाहिरी भाग बृद्धि हुन्छ तर भित्री भागको बृद्धि हुँदैन। गर्भधान राम्रोसँग नहुनु र भ्रुणहरूको बृद्धि नहुनु यसको मुख्य कारण हुन्।



उत्पादन: खुला खेतमा खेती गर्दा होचो जातले प्रति रोपनी २००० के.जी. सम्म र बढाए जाने, बहुछिमले जातले ३००० के.जी. सम्म उत्पादन दिन्छ।

सन्दर्भ ग्रन्थ:

१. डा. ज्ञान कुपार श्रेष्ठ: तरकारी उत्पादन प्रविधि। २०६८। हेसिटेज पब्लिशर्स र डिप्टिव्यूटर्स प्रा.लि।

२. व्यवसायीक तरकारी उत्पादन प्रविधि। २०७१। नेपाल हार्टिकल्चर सोसाइटी

प्लाष्टिक घर (पोली हाउस) निर्माण तथा व्यवस्थापन: बेमौसममा



नोक्सानी गर्दछन् फलस्वरूप पात पहेला हुन्छन्।

व्यवस्थापन - गितिमलको भोल वा तितेपाती, सिस्नु, असुरो जस्ता वानस्पतिक रसादी वा सर्भो तेलजस्ता पदार्थले सेतो कीराको केही नियन्त्रण हुन्छ। प्राकृतिक शत्रु पतेरो, सुनिटकी, र परजीवी बास्ताको संरक्षण गर्ने। गाई, भैंसीको पिसाब एक भागमा १० भाग पानी मिसाएर ३-४ दिनमा छर्कनुपर्दछ। यसको गन्धले कीराको आक्रमण कम हुन सक्छ।



ग) पातमा सुरुङ्ग बनाई भित्र पस्ते कीरा: यस कीराको माउले पातमा अण्डा पार्दछ। विस्तारै अण्डाबाट लार्भामा परिणत भएपछि पात भित्र सेतो कुलो वा सुरुङ्ग जस्तै बनाउँदछ र अति भएमा पात विस्तारै खैरो भैंसुकेर मर्दछ।



व्यवस्थापन - पातमा उक्त कीराको प्रकोप भएमा रोगर २ मि.लि. प्रति लिटर पानीका दरले छर्दा उक्त लार्भा मरी गोलमेंडा बालीमा हुने नोक्सानीबाट बचाउन सकिन्छ।

मुख्य रोगहरू:

क) फलको गवारो: हुकेका लार्भेहरूले फूल, कोपिला, चिचिला र फलहरू खान्छन्। लार्भेले फलमा प्वाल पारेर गुदी खान्छ।

व्यवस्थापन - परजीवी कीरा टाइकोग्रामाको गतिविधि बढाउन सयाप्री, सूर्यमुखीजस्ता फूल लगाउनु पर्दछ, मारगोसम नीमको भोल ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्कनुपर्दछ।

ख) सेतो कीरा: प्राय पातको तल्लो सतहमा बस्ने माउ कीरा साना सेतो हुन्छन् भने बच्चाहरू चल्न नसक्ने निकै सुक्ष्म हुन्छन्, दुवैले रस चुस्ने

प्रति रोपनीमा ५००० के.जी. सम्म उत्पादन हुन्छ।

एकिकृत शत्रु जीव व्यवस्थापन:

मुख्य कीराहरू:

क) फलको गवारो: हुकेका लार्भेहरूले



फूल, कोपिला, चिचिला र फलहरू

ख) सेतो कीरा: प्राय पातको तल्लो सतहमा बस्ने माउ कीरा साना सेतो

हुन्छन् भने बच्चाहरू चल्न नसक्ने निकै सुक्ष्म हुन्छन्, दुवैले रस चुस्ने